

## नेपाल लेखापरीक्षणमान ५७०

### अविछिन्नता

(अन्तराधिकारी गुणस्तर नियन्त्रणमान, लेखापरीक्षण पुनरावलोकन, अन्य आश्वस्तता  
तथा सम्बद्ध सेवाहरु घोषणाहरुको हाते पुस्तक सन् २०१०  
अंगेजी संस्करणको अनुवाद)

### विषयसूची

#### अनुच्छेद

#### परिचय

यस ने.ले.प.मा.को क्षेत्र .....	१
अविछिन्नताको अनुमान .....	२
व्यवसाय लगतार संचालनको क्षमताको लागि अविछिन्नताको रूपमा लेखाजोखाको उत्तरदायित्व .....	३-७
लागू हुने मिति .....	८
<b>उद्देश्य .....</b>	<b>९</b>

#### आवश्यकता

जोखिमको लेखाजोखा प्रकृया र सम्बन्धित क्रियाकलापहरु .....	१०-११
व्यवस्थापनको लेखाजोखामा मुल्यांकन .....	१२-१४
व्यवस्थापनको लेखाजोखा भन्दा अतिरिक्त मिति .....	१५
अतिरिक्त लेखापरीक्षण कार्यविधिहरु जब घटनाहरु वा शर्तहरु पहिचान भएका हुन्छन् .....	१६
लेखापरीक्षण प्रतिवेदन तथा निश्कर्षहरु .....	१७
अविछिन्नताको उपयुक्त अनुमानको प्रयोग र सारयुक्तको अनिश्चित निकास .....	१८-२०

अविद्धिन्ताको अनुमान अनुपयुक्तता .....	२१
व्यवस्थापनले यसका लेखाजोखा गर्न वा बढाउन अनिच्छुक ....	२२
सरकारी त्यस्ता सुलक्षणको बारेमा जानकारी .....	२३
वित्तीय प्रतिवेदनहरु स्विकार गर्न विशेष ढिलाई .....	२४
<b>कार्यान्वयन तथा अन्य व्याख्यात्मक सामाग्री</b>	
अविद्धिन्ताको अनुमान .....	क१
जोखिमको लेखाजोखा प्रकृया र सम्बन्धित क्रियाकलापहरु .....	क२-क६
व्यवस्थापनको लेखाजोखामा मूल्यांकन .....	क७-क१२
व्यवस्थापनको लेखाजोखा भन्दा अतिरिक्त समय .....	क१३-ए१४
घटनाहरु वा शर्तहरु पहिचान भएकोमा अतिरिक्त लेखापरीक्षण कार्यविधिहरु .....	क१५-क१८
लेखापरीक्षण प्रतिवेदन तथा निश्कर्षहरु .....	क१९
अविद्धिन्ताको उपयुक्त अनुमानको प्रयोग र सारभूतको क२०-क२४	
अनिश्चित निकास .....	
अविद्धिन्ताको अनुमानमा अनुपयुक्तता	
व्यवस्थापनले यसका लेखाजोखा गर्न वा बढाउन अईच्छुक.....	क२७

नेपाल लेखापरीक्षणमान ५७०, “अविद्धिन्ता” लाई नेपाल लेखापरीक्षणमान २०० को, “समग्र स्वतन्त्र लेखापरीक्षणका उद्देश्यहरु र नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षकको आचरण” को संयोजनमा अध्ययन गर्नुपर्नेछ ।

## **परिचय**

### **यस नेपाल लेखापरीक्षणमानको क्षेत्र**

१. यस नेपाल लेखापरीक्षणमानले व्यवस्थापनसँगको सम्बन्धमा निकायको अविछिन्नता सम्बन्धी वित्तीय प्रतिवेदनहरुको विषयमा लेखापरीक्षण गर्नु पर्ने लेखापरीक्षकको उत्तरदायित्वको बारेमा मार्गीनिर्देशन गरेको छ ।

### **अविछिन्नताको अनुमान**

२. अविछिन्नताको अनुमानमा निकायको कारोबार निरन्तर रूपमा संचालित भैरहेको र सो को भविष्यमा समेत निरन्तरता प्राप्त गर्ने भन्ने बुझिन्छ । वित्तीय प्रतिवेदनहरु अविछिन्नताको मान्यतामा तयार गरिन्छ, व्यवस्थापन अथवा व्यवसायले भूत्तान गर्नु पर्ने भूत्तानगर्न तयार हुन्छन् वा सञ्चालन बन्द गर्न खोजदछन् वा अन्य वैकल्पिक व्यवस्था नभएको भए पनि त्यस्तै गरीएको हुन्छ । वित्तीय प्रतिवेदनहरुको विषेश उद्देश्य वित्तीय प्रतिवेदनको आधारशिला अनुसार तयार गरीएका हुन सक्छन, नहुन पनि सक्छन जुन अविछिन्नतासँग सम्बन्धित हुन्छन् । (उदाहरणको लागि, विषेश कार्यक्षेत्रहरुमा अविछिन्नताको मूल्याङ्कन केही वित्तीय प्रतिवेदनहरु आयको आधारमा तयार गर्दा अविछिन्नताको आधार उपयुक्त नहुन पनि सक्दछ) । जब अविछिन्नता अनुमानको प्रयोग उपयुक्त तरीकाले हुन्छ, सम्पत्ति र दायित्वहरुको प्रमाणको आधारमा राखिएका हुन्छन्, व्यवसायीहरुले महशुस गर्दछन् कि व्यवसायका सम्पत्तिहरु वा दायित्वहरु भूत्तानी गर्ने काम कारोबारको सामान्य प्रकृया हो । (सन्दर्भ: अनुच्छेद क१)

### **व्यवसाय लगातार संचालनकोलागि अविछिन्नताको रूपमा लेखाजोखाको उत्तरदायित्व :**

३. केही वित्तीय प्रतिवेदनका आधारशिलाहरु (Financial Reporting Frameworks) चालु रहेको अविछिन्नताको रूपमा व्यवसायको विषेश लेखाजोखा व्यवस्थापनको लागि अपरिहार्य हुन्छन् र विषयवस्तुहरुको स्तरियता विचार गर्नु पर्ने हुन्छ वा अविछिन्नतासँगै जानकारीहरु खुलासा गर्नु पर्छ । उदाहरणको लागि, नेपाल लेखापरीक्षणमान

व्यवस्थापनले व्यवसायको अविद्धिन्तताको पहिल्ये लेखाजोखा राख्न पर्ने आवश्यक ठान्डछ । व्यवस्थापनको उत्तरदायित्वको पूर्णरूपमा आवश्यकताहरु व्यवसायको आमदानी गर्ने अविद्धिन्तताको रूपमा वा सम्बन्धित व्यवसायको जानकारीहरु कानून वा नियमहरु भन्दा बाहिर राख्न सकिन्दछ ।

४. वित्तीय प्रतिवेदनहरुको आधारशिलाहरुमा संचालन भैरहेको व्यवसायको क्षमतामा अविद्धिन्तताको रूपमा विषेश लेखाजोखागर्न आवश्यकता नहुन पनि सक्छ । तथापी, जब वित्तीय प्रतिवेदनहरु तयार गर्ने समयमा अनुच्छेद २ मा छलफल गरिए बमोजिम आधारभूत आवश्यकता हुन्छन्, वित्तीय प्रतिवेदनहरु तयार गर्दा व्यवस्थापनले दायित्वहरुको आँकलन गर्नु आवस्यक हुन्छ, संचालित व्यवसायको सामर्थ अविद्धिन्तताका रूपमा हुन्छ, तथापी, यदि वित्तीय प्रतिवेदनको आधारशिला त्यसो गर्न समावेश गरीदैन भने सामान्य आवश्यकताहरु अनुसार ती कार्य गरिन्दछ ।
५. व्यवस्थापनले निकायको अविद्धिन्तताको बारेमा जानकारी प्रदान गर्दछन्, समयको कुनै विशेष विन्दुमा स्वाभावैले अनिश्चित घटनाहरु वा शर्तहरु भविष्यको प्रतिफलहरु हुन्छन् । तपसिल अनुशारका तथ्यहरु त्यस्ता जाँचबुझ गर्न उपयुक्त मानिन्दछन् :

  - अनिश्चितताको मात्रा घटना वा शर्तहरुको जम्मा प्रतिफलको रूपमा भविष्यमा अन्य घटना वा शर्तहरु महत्वपूर्णरूपमा बृद्धि हुन्छन् वा प्रतिफल प्रदान गर्दछन् । त्यस कारणले, प्राय वित्तीय प्रतिवेदनको आधारशिलाले सरल वा प्रष्ट रूपमा व्यवस्थापन लेखाजोखालाई महत्व दिन्छन्, जुन प्राप्त सूचनाहरुको आधारमा व्यवस्थापनले जिम्मेवारी लिन आवस्यक ठान्डछ ।
  - आकार र व्यावसायको लक्ष, प्रकृति र यसको कारोबारको अवस्था वा अतिरिक्त तथ्यहरुले प्रवाहित घटना र अवस्थाहरुको बारेमा जाँचबुझ गर्दछन् ।

- भविष्यको बारेमा कुनै निर्णयहरु प्राप्त सूचनाहरुको आधारमा गरीएका निर्णयहरु सोही समयमा बनेका हुन्छन् । अनुगामि घटनाहरु (Subsequent events) को परिणामले दिन सक्ते प्रतिफल ती निर्णयहरुसँग मिल्दोजुल्दो हुन्छन्, जुन तयार गरेको समयमा तीनिहरु उपयुक्त मानिन्छन् ।

### लेखापरीक्षकको उत्तरदायित्व

६. उपयुक्त र प्रयाप्त लेखापरीक्षण प्रमाण प्राप्त गर्नु लेखापरीक्षणको उत्तरदायित्व हुन्छ, वित्तीय प्रतिवेदनहरु तयार गर्ने समयमा व्यवस्थापनको उपयुक्त तरिकाले प्रयोग वा निष्कर्ष निकालिन्छ, यदि व्यवसायको बारेमा तथ्यगतको रूपमा अविछिन्नताको प्रयोग हुन्छ । यदि वित्तीय प्रतिवेदन आधारशिला वित्तीय प्रतिवेदनहरु तयार गर्न प्रयोग गरिन्छ भने यो उत्तरदायित्व अस्तित्वमा रहिरहन्छ, तथापि स्पस्ट आवस्यकता व्यवस्थापनको लागि विशेष लेखाजोखा तयार गर्न व्यवसायमा लगातार समावेश गरिदैन ।
७. यद्यपी, नेपाल लेखापरीक्षणमान २००<sup>१</sup> बर्णन गर्दछ कि, लेखापरीक्षकको अनुसन्धान गर्ने सामर्थ अन्तर्निहित सिमांकनहरुको अत्यावश्यक प्रभावहरु सार्युक्त त्रुटिपूर्ण विवरणहरुको भविष्यका कार्यक्रमहरुकोलागि बृहत हुन्छन् वा व्यवसायको चलिरहेको अविछिन्नताको अन्त्य गर्न ती अवस्थाहरु कारण बन्न सक्दछन् । लेखापरीक्षकले आगामी घटनाहरु वा अवस्थाको बारेमा अनुमान गर्न सक्दैनन । त्यसेगरी कुनै सामाग्री/स्रोतको अभावमा लेखापरीक्षकको प्रतिवेदनमा अविछिन्नता अनिश्चित हुन्छ, भरपर्दो रूपमा निकायको अविछिन्नताका बारेमा निर्धारण गर्न सकिदैन ।

<sup>१</sup> ने.ले.प.मा. २००, “स्वतन्त्र लेखापरीक्षकको सम्पूर्ण उद्देश्यहरु र नेपाल लेखापरीक्षणमान अनुसार लेखापरीक्षकको आचरण” अनुच्छेदहरु क५१-क ५२ ।

## लागू हुने मिती

८. यो ने.ले.प.मा. नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थाबाट अंग्रेजी संस्करण लागु भए अनुसार सोही मिति देखि यो ने.ले.प.मा. कार्यान्वयन हुनेछ ।

## उद्देश्य

९. लेखापरीक्षकको उद्देश्य :

- (क) वित्तीय प्रतिवेदनहरु तयार गर्ने समयमा प्रर्याप्त र उपयुक्त लेखापरीक्षणका प्रमाणहरु प्राप्त गर्नु व्यवस्थापनको उपयुक्तताको विषयहरुमा अविछिन्नतासँग सम्बन्धित अनुमान प्रयोगमा ल्याउनु ।
- (ख) लेखापरीक्षकको प्राप्त गरेको प्रमाणको आधारमा सम्पादन गर्नु, यदि सारयुक्तताको अनिश्चितताको अस्तित्वहरु घटनाहरु र अवस्थाहरुसँग सम्बन्धित हुन्छन् तीनिहरुले महत्वपूर्ण रूपमा रुची राखि भैरहेको अविछिन्नतामा व्यवसायको क्षमतावारेमा शंका उत्पन्न गर्दछ, र
- (ग) लेखापरीक्षको प्रतिवेदन लागूगर्न निर्धारण गर्नु ।

## आवश्यकता

### जोखिम लेखाजोखा कार्यविधिहरु र सम्बन्धित क्रियाकलापहरु

१०. नेपाल लेखापरीक्षणमान ३१५ ले जब पालना गरीने जोखिम लेखाजोखा कार्यविधिहरु आवश्यक रूपमा लिन्छ<sup>२</sup>, लेखापरीक्षकले विचार गर्नु पर्दछ कि यदि त्यहाँ घटनाहरु वा अवस्थाहरुमा व्यवसायको सामर्थ्य माथि लगातार रूपमा अविछिन्नतामा महत्वपूर्ण रूपमा शंका उत्पन्न हुन सक्दछ । यसो गरीएमा, लेखापरीक्षकले निर्धारण गर्न सक्दछन् यदि

---

२. ने.ले.प.मा. ३१५, “सारभूत त्रुटिपूर्ण विवरणहरुको जोखिम पहिचान तथा निर्धारणमा व्यावसायको सुझावुभ र यसको बातावरण” अनुच्छेद-५

व्यवस्थापनले पहिलानै प्रारम्भिक व्यवसायको लगातार रूपमा रहने अविच्छिन्नताको रूपमा लेखाजोखा गरीसकेका हुन्छन्, र (सन्दर्भ: अनुच्छेद क२-क५)

- (क) यदि यस्ता लेखाजोखाका कार्यहरु पालना गरीए भने, लेखापरीक्षकले व्यवस्थापनसँग छलफल गर्न सक्नेछन् र यस्ता लेखाजोखाका कार्यहरु निर्धारण गर्न सक्ने छन् तर व्यवस्थापनले भिन्नै वा संयुक्त रूपमा आएका घटनाहरु वा अवस्थाहरुको पहिचान गरी कार्यगर्दछन् भने व्यवसायको अविच्छिन्नताकोलागि महत्वपूर्ण शंका उत्पन्न हुन सक्दछ, र यदि त्यसो भए, व्यवस्थापनले तिनिहरुलाई सम्बोधन गर्ने योजना बनाउनेछन्, र
- (ख) यदि यस्ता लेखाजोखाहरु अभ पनि पालना गरीएको छैन भने, लेखापरीक्षकले व्यवस्थापनसँग भैरहेका अविच्छिन्नताको अनुमान प्रयोग गर्न चाहेको आधारमा छलफल गर्न सक्दछन्, र घटनाहरुले वा व्यवस्थापनको अवस्थाको बारेमा वेगलावेगलै वा संयुक्त रूपमा कार्य गर्दछन् भने व्यवसायको सामर्थमा चलिरहेको अविच्छिन्नतामा महत्वपूर्ण शंका उत्पन्न हुन सक्दछन् ।

११. लेखापरीक्षकले लेखापरीक्षणका प्रमाण वा अवस्थाहरुको शुक्ष्म रूपमा विश्लेषण गर्नु पर्दछ अन्यथा व्यवसायको सामर्थमा भैरहेको अविच्छिन्नताको बारेमा महत्वपूर्ण शंकाहरु उठन सक्दछन् ।

### व्यवस्थापनको लेखाजोखाको मूल्याङ्कन

१२. लेखापरीक्षकले व्यवस्थापनले व्यवसायको सामर्थको अविच्छिन्नताको रूपमा लेखाजोखाको मूल्याङ्कन गर्न सक्नेछन् । (सन्दर्भ: अनुच्छेद क७-क९, क११-क१२)
१३. व्यवसायका लेखाजोखाको मूल्याङ्कन लेखापरीक्षकले सामर्थको अविच्छिन्नताको रूपमा सोही मितिमा पूरा गर्ने छन्, जुन व्यवस्थापनको लेखाजोखाकोरूपमा लागूहुने वित्तीय प्रतिवेदनहरुको आधारशिलाको

- प्रयोग गरेको, वा कानून र नियमहरूले लामो समयसम्म निर्धारित गरिएको हुन्छ । यदि व्यवस्थापनको लेखाजोखा व्यवसायको अविद्धिन्तताले वित्तीय प्रतिवेदनको मितिदेखि बाह्र महिना भन्दा घटि समय लिन्छ भने नेपाल लेखापरिक्षणमान ५६०<sup>३</sup> मा बताईए अनुसार लेखापरीक्षकले व्यवस्थापनलाई लेखाजोखाको समय कमितमा बाह्र महिना बढाउन त्यो मिति देखि अनुरोध गर्ने सक्षमता । (सन्दर्भ: अनुच्छेद क१०-क१२)
१४. व्यवस्थापनको लेखाजोखाको मूल्याङ्कन गर्दा, सबै सम्बन्धित व्यवस्थापनको लेखाजोखाका सूचनाहरू लेखापरीक्षकले विचार गर्नु पर्दछ, जसमा लेखापरीक्षणको परीणाम अनुसार लेखापरीक्षक सावधान रहनु पर्दछ ।
- व्यवस्थापनको लेखाजोखाको बाहिरको समय**
१५. लेखापरीक्षकले व्यवस्थापनको जानकारीहरूको खोजी गर्ने छन् त्यसले घटनाहरू र अवस्थाहरूको रूपमा व्यवस्थापनले गर्ने लेखाजोखाको समय भन्दा बाह्य समय हुन्छ, जसले व्यवसायको अविद्धिन्तता माथि महत्वपूर्ण शंका उत्पन्न गर्न सक्षमता ।
- परीचित घटनाहरू र अवस्थाहरूमा अतिरिक्त लेखापरीक्षण कार्यविधिहरू**
१६. यदि जानकारी भएका घटनाहरू वा अवस्थाहरू हुन्छन भने व्यवसायको बारेमा अविद्धिन्तता माथि तीनिहरूले महत्वपूर्ण शंका उत्पन्न गर्दछन, लेखापरीक्षकले प्रयाप्त र उपयुक्त लेखापरीक्षण प्रमाण प्राप्त गर्दछन यदि वस्तुहरूको अनिश्चित अस्तित्व अतिरिक्त लेखापरीक्षण गरीने कार्यविधिहरू, तथ्यहरूको विवेकपूर्ण तरीकाले घटाउने कार्य भएमा । यो कार्यविधिमा निम्न समावेश हुन पर्छ : । (सन्दर्भ: अनुच्छेद क१५)

<sup>३</sup> ने.ले.प.मा. ५६०, “अनुगामि घटनाहरू ” अनुच्छेद-५(क)

- (क) यदि व्यवस्थापने संचालित व्यवसायको अविच्छिन्नताको लेखाजोखा गरीएको छैन भने, यसको लेखाजोखा गर्नको लागि व्यवस्थापनलाई अनुरोध गर्ने ।
- (ख) व्यवस्थापनको आगामी कार्यकालागि अविच्छिन्नताको सम्बन्धमा मूल्यांकन गर्दा, यदि योजनाहरूले अवस्थाहरू सुधार भएका हुन्छन् वा परिस्थितिहरूमा व्यवस्थापनको योजनाहरू साध्य भएर आउन सक्दछन् । (सन्दर्भ: अनुच्छेद क १६)
- (ग) जब निकायले अनुमानित नगदि विवरण (Cash Flow Forecast) तयार गर्दछ र उपलब्धिको अनुमानको विश्लेषण महत्वपूर्ण तथ्य हो, व्यवस्थापनको योजनामा आगामी कार्यकोलागि अवस्थाहरूको मूल्यांकन गरिन्छन : (सन्दर्भ: अनुच्छेद क १७-क १८)
- (अ) सत्यताको अनुमान मूल्यांकन तयार गर्न तोकिएको विवरण तयार गर्ने ।
- (आ) यदि त्यहाँ अनुमान गर्ने प्रयाप्त आधार छ भने विचार गर्नु पर्ने हुन्छ कि यदि व्यवस्थापनले त्यसको लेखाजोखा गरेको समयमा उपलब्धीहरू कुनै अतिरीक्त तथ्यहरू वा सूचनाहरू भएमा ।
- (ङ) व्यवस्थापनबाट लिखित व्यवस्थापन जवाफ / प्रतिनिधित्वकोलागि अनुरोध गर्न उपयुक्तता हुन्छ, जब पूरा हुने योजनाहरू सरकारका निकायहरूको भावि कार्ययोजनाका विषयहरू हुन्छन् ।

### लेखापरीक्षकको निर्णय र प्रतिवेदनको कार्य

१७. सारयुक्त अनिश्चित घटनाहरू वा अवस्थाहरूसँग सम्बन्धित हुने भिन्न रूपमा वा एकैसमुहका निकायको क्रियाकलापमा शंका उत्पन्न हुन्छन् भने प्राप्त लेखापरीक्षण प्रमाणको आधारमा लेखापरीक्षक निर्णयमा पुग्नु पर्छ । लेखापरीक्षकको निर्णयमा सारयुक्त अनिश्चितता विद्यमान हुन्छ,

जब यसको महत्वताको आवश्यक प्रभाव वा त्यस्तै प्रकारको घटनाहरु, लेखापरीक्षकको निर्णयहरुमा उपयुक्त सूचनाको प्रकृति र लागू गर्न सकिने अनिश्चितता आवश्यक हुन्छन्, जानकारीकालागि: (सन्दर्भः अनुच्छेद क १९)

- (क) वित्तीय प्रतिवेदन आधारशिलामा निष्पक्ष प्रस्तुतिकरणमा वित्तीय प्रतिवेदनहरुको निष्पक्ष प्रस्तुतीकरण भएमा, वा
- (ख) अनुपालना गरीने आधारशिलामा, वित्तीय प्रतिवेदनहरुले त्रुटिपूर्ण तरीका अवलम्बन नगरेको भएमा ।

### उपयुक्त रूपमा अविछिन्नताको प्रयोग तर सारभूत अनिश्चितताको प्रभाव

१८. लेखापरीक्षकले अविछिन्नताको प्रयोगको अनुमान परिस्थितिहरु अनुसार उपयुक्त रूपमा गर्दछन् तर सारभूत अनिश्चितता रहन्छ भने लेखापरीक्षकले वित्तीय प्रतिवेदनहरुको निर्धारण गर्दछन् यदि,
- (क) प्रयाप्त रूपमा मुख्य घटनाहरु वा अवस्थाहरुको बर्णन गरीएको कार्यले व्यवसायको अविछिन्नतामाथि महत्वपूर्ण शंका उत्पन्न गर्दछ, वा व्यवस्थापनको योजनाहरुले यी घटानाहरु वा अवस्थाहरुको नेतृत्व गर्दछ, र
- (ख) निकायको अविछिन्नताको बारेमा स्पष्ट रूपमा खुलासा गर्नु पर्छ जुन घटनाहरु वा अवस्थाहरुसँग सम्बन्धित हुन्छन् र तीनिहरुले महत्वपूर्ण शंकाहरु उत्पन्न गर्न सक्दछन् त्यसकारण, कारोबारको सामान्य कामकारवाहीमा यसका सम्पत्तिहरु वा तिर्नुपर्ने रकमहरु यसका दायित्वहरु हुन भनि महसुश गर्न अयोग्य हुन सक्दछ ।
१९. यदि वित्तीय प्रतिवेदनहरुमा पर्याप्त जानकारीहरु छन् भने, लेखापरीक्षकले नसच्याईएको भनाईहरु व्यक्त गर्ने छन् र लेखापरीक्षकको प्रतिवेदनमा विषयगत अनुच्छेदमा महत्व दिएर त्यस्ता कुराहरु राख्नु पर्दछ :

- (क) अनिश्चितताको अस्तित्वको महत्वलाई खुलासा गर्दै घटनाहरु वा अवस्थाहरुसँग सम्बन्धित व्यवसायको सामर्थको बारेमा अविछिन्नताको रूपमा जसले महत्वपूर्ण शंका उत्पन्न गर्न सक्दछन्, र
- (ख) वित्तीय प्रतिवेदन हरुमा खुलाईएका विषयहरु जसलाई अनुच्छेद १८<sup>४</sup> मा राखिएका छन् ती टिप्पणीहरुमा ध्यान केन्द्रित गर्नु, (सन्दर्भ: अनुच्छेद कर२१-कर२२)
२०. यदि प्र्याप्त सूचनाहरु वित्तीय प्रतिवेदन हरुमा राखिएन भने, नेपाल लेखापरीक्षणमान ७०५<sup>५</sup> अनुशार लेखापरीक्षकले उपयुक्त रूपमा ठिक वा विपरीत सल्लाह दिनुपर्छ ।

### **उपयुक्त तरीकासँग अनुमानित अविछिन्नताको प्रयोग**

२१. यदि वित्तीय प्रतिवेदनहरु अविछिन्नताको आधारमा तयार गरिएको हुन्छ भने वित्तीय प्रतिवेदन हरुमा लेखापरीक्षकले विपरीत धारणा व्यक्त गर्न सक्नेछन् ।

### **व्यवस्थापन आफ्नो लेखाजोखा गर्न वा अभिबृद्धि गर्न अनिच्छुक**

२२. जब लेखापरीक्षकले अनुरोध गर्दा व्यवस्थापनले आफ्नो लेखाजोखागर्न वा अभिबृद्धिगर्न अनिच्छा देखायो भने लेखापरीपरीक्षकले लेखापरीक्षण प्रतिवेदन लागू गर्ने विचार गर्नु पर्छ । (सन्दर्भ: अनुच्छेद क २७)

### **सरकारका नियमनकारी निकायहरुसँग छलफल**

२३. अन्यथा नभए सम्म, सरकारका सबै आम्दानीहरु व्यवसायको<sup>६</sup> व्यवस्था गर्न संलग्न गरिन्छन् भने लेखापरीक्षकले सबै सरकारी निकायहरुसँग ती

<sup>४</sup> अ.ले.प.मा. ७०६ मा हेर्नुस, “लेखापरीक्षक प्रतिवेदनको सारभूत अनुच्छेदमा महत्व वा अन्य सारभूत अनुच्छेदमा महत्व ”

<sup>५</sup>. ने.ले.प.मा. ७०५ मा हेर्नुस, “लेखापरीक्षक प्रतिवेदनमा धारणामा संशोधन ”

आम्दानीहरुको बारेमा सोधखोज गर्न सक्छन, जुन घटेका घटनाहरु वा अवस्थाहरुले व्यवसायको अविछिन्नताको रूपमा महत्वपूर्ण शंका उत्पन्न गर्दछन् । त्यस्ता प्रकारका सरकारी निकायहरुसँग निम्न अनुसारका विषयहरु समावेश गरीएका हुन्छन्:

- (क) यदि घटनाहरु वा अवस्थाहरुले सारयुक्त अनिश्चितता सृजना गर्दछ :
- (ख) यदि अनुमानित अविछिन्नताको प्रयोग वित्तीय प्रतिवेदनहरु तयार गर्न उपयुक्त भएकाः र
- (ग) वित्तीय प्रतिवेदनहरुमा प्रर्याप्त सम्बन्धित जानकारीहरु भएमा ।

### **वित्तीय प्रतिवेदन हरु स्वीकृतिमा महत्वपूर्ण ढिलाई**

२४. यदि व्यवस्थापन वा सरकारी निकायहरुबाट वित्तीय प्रतिवेदनहरुको स्वीकृतिमा अति नै ढिलाई हुन्छ भने वित्तीय प्रतिवेदनहरुको मिति पछि लेखापरीक्षकले ढिला भएको कारणहरु खोज सक्नेछन् । यदि लेखापरीक्षकलाई ढिलो भएको कारण घटनाहरु वा अवस्थाहरु अविछिन्नताको लेखाजोखासँग सम्बन्धित थियो भन्ने विश्वास लागेमा, लेखापरीक्षकले अतिरिक्त लेखापरीक्षण कार्याविधिहरु अनुसार कार्यान्वयन गर्न सक्ने छन् ।

\*\*\*

**अविछिन्नताको अनुमानमा निवेदन र अन्य व्याख्यात्मक वस्तुहरु** (सन्दर्भ : अनुच्छेद २)

### **सार्वजनिक क्षेत्रका व्यवसायहरुमा विषेश महत्वदिनु**

क१. व्यवस्थापनमा अविछिन्नताको प्रयोग सार्वजनिक क्षेत्रका व्यवसायहरुसँग पनि सम्बन्धित छ । उदाहरणको लागि, सार्वजनिक क्षेत्रको लेखापरीक्षणमान सार्वजनिक क्षेत्रका व्यवसायहरुको सामर्थ (Ability)

६ ने.ले.प.मा. २६० मा हेर्नुहोस, “ सरकारका ती निकायहरु संगको छलफल ”

को विषयहरुको लगातार अविछिन्नताको रूपमा सम्बोधन गर्दछ,<sup>७</sup> । अविछिन्नता जोखिमको रूपमा उठन सकदछ, तर तीनिहरुका सिमाहरु हुँदैनन, यदि परिस्थितिहरु अनुसार सरकारको सहयोग घटाईन्छ, वा हटाईन्छ, वा नीजिकरण गरिन्छन तब सार्वजनिक क्षेत्रका व्यवसायहरु नाफा कमाउने आधारमा संचालन गरिन्छ, । घटनाहरु वा अवस्थाहरुले महत्वपूर्ण सन्देह उत्पन्न गर्दछन की व्यवसायको अविछिन्नताको रूपमा सार्वजनिक क्षेत्रहरुमा परिस्थितिहरु समेतले सार्वजनिक क्षेत्रका व्यवसायहरुको अस्तित्वमा पूँजीको अभाव हुन्छ तथा नीतिगत निर्णयहरु सार्वजनिक क्षेत्रको व्यवसायको सेवा प्रदानमा असर पर्ने गरी बनेका हुन्छन् ।

### **जोखिम लेखाजोखाको प्रकृया र सम्बन्धित गतिबिधिहरु :**

घटनाहरु अवस्थाहरु जसले अविछिन्नताको अनुमानमा सन्देह उत्पन्न गर्न सकदछन (सन्दर्भः अनुच्छेद १०)

क२. तल दिएका घटनाहरु वा अवस्थाहरु उदाहरणहरु हुन, जसले बेगला बेगलै वा एक रूपमा निकायको अविछिन्नतामा शंकाहरु उत्पन्न गर्न सकदछन । यी आकड़ा सम्पूर्ण रूपमा समावेसी पनि होईन नत त्यसको अस्तित्व राख्दछन, एउटा वा सो भन्दा बढि विषयहरुले त्यो सारयुक्त अनिश्चितता (Material Uncertainty) को अस्तित्वमा सधै महत्व राख्दछ ।

### **वित्तिय रूपमा**

- स्पष्ट दायित्व वा हालको स्पष्ट दायित्वको अवस्था ।
- निश्चित अवधिका सापेक्षिहरु नविकरण वा पूँः भूत्कान गर्ने संभावना भएका ।
- साहुहरुले वित्तिय सहयोग फिर्ता गर्न सूचना गरेका ।

७ ने.ले.मा. १ मा हेर्नुहोस, “वित्तिय विवरणहरुको प्रस्तुतीकरण ”, अनुच्छेद ३८-४१ ।

- नकारात्मक रूपमा संचालित नगद प्रवाहले सूचित गरेको विगतका वा भविश्यका वित्तिय प्रतिवेदन हरुका जानकारीहरु ।
- विपरित आधारशिलाका वित्तिय अनुपातहरु ।
- सारवान (Substantial) संचालन घाटाहरु वा नगद प्रवाहहरुमा प्रयोग सम्पत्तिको मूल्यमा महत्वपूर्ण ह्रास भएको ।
- वक्यौता वा बाँडन बाँकी लाभांश ।
- भाखा भित्र साहुहरुलाई तिर्न नसकिएको ।
- ऋण सम्झौताहरु बमोजिम शर्तहरु परीपालन गर्न नसकिएका ।
- वितरकहरुसँग साहुहरुबाट नगद वितरण गर्ने कारोबारमा परीवर्तन ।
- महत्वपूर्ण नयाँ उत्पादनको संचालन वा अन्य महत्वपूर्ण लगानीहरुमा पूँजि प्राप्त गर्न नसक्नु ।

### **संचालन**

- व्यवस्थापनले व्यवसाय खारेज वा संचालन बन्द गर्न खोज्नु ।
- पूनः पूर्ति हुन नसक्ने गरी मुख्य व्यवस्थापन घाटामा जानु ।
- मुख्य बजार, मुख्य ग्रहाक(हरु), विषेश व्यापारीक अधिकार, अनुमति पत्र वा मुख्य वितरक(हरु) गुमाउनु ।
- श्रमिकहरुको अभाव ।
- महत्वपूर्ण वितरणको अभाव बेहर्नु ।
- ठूलो मात्रामा सफल प्रतिस्पर्धीको उदय ।

## अन्य

- अन्य नियमलाई पालना नगर्न वा पूँजीको अप्र्याप्तता ।
- व्यवसायको विरुद्धमा कानूनी वा नियामक कार्यविधिहरु निर्णयात्मक नहुनु यदि दाविको परिणाम सफल भएमा त्यो व्यवसाय सन्तुष्ट हुन असमर्थक हुन सक्दछ ।
- कानून वा नियमहरुमा वा सरकारी नीतिहरुमा परीवर्तन हुनु र व्यवसायमा नकरात्मक असर परेको महशुस गर्नु ।
- विमा नगरिएको वा सुरक्षित नभएको महासंकट (Catastrophes) को स्थिति सृजना भएको ।

यस्ता महत्वपूर्ण प्रकारका घटनाहरु वा अवस्थाहरु प्राय गरी अन्य तथ्यहरूलाई कमजोर पारेका हुन्छन् । उदाहरणको लागि, व्यवसायको प्रभावले सामान्य कर्जा चूक्ता गर्न असमर्थ भएको हुन्छ, जसको व्यवस्थापनबाट अतिरिक्त तरीकाले काउन्टर मौजुदा योजनाहरु तय गर्नु, प्रर्याप्त नगद प्रवाहको व्यावस्था गर्ने, जस्तै सम्पत्तिको चाँजो मिलाउने, कर्जा भूक्तानीहरुको पूनः संरचना गर्नु वा अतिरिक्त सम्पत्ति प्राप्त गर्नु । त्यसैगरी, मुख्य वितरक घाटा मिलाउन वितरणको अतिरिक्त प्रर्याप्त राम्रो स्रोत प्राप्त हुनु ।

कृ. जोखिम लेखाजोखा कार्यविधिहरु अनुच्छेद १० मा तोकिएवमोजिम लेखापरीक्षकलाई निर्धारण गर्न सहयोग गर्दछ यदि व्यवस्थापनले अविछिन्नता अवधारणको प्रयोग गर्दछन भने यो एउटा महत्वपूर्ण विषय बन्न सक्दछ र यसको असर लेखापरीक्षकको योजनामा पनि पर्न सक्दछ । यस्ता कार्यविधिहरुले व्यवस्थापनसँग समयमै व्यवस्थापनको योजनाहरुको छलफल सँगै छलफल गर्न अनुमति दिएका हुन्छन्, तथा कुनै पहिचान भएका अविछिन्नताका विषयहरुमा निर्णयहरु गर्दछन् ।

## साना किसिमका व्यवसायहरुको विषेश व्यवस्थाहरु

क४. व्यवसायको आकारको प्रभावहरुले यसको नकरात्मक सहने अवस्थाहरुमा असर गर्न सक्दछ । साना व्यवसायहरु श्रमगर्ने अवसरमा चाँडै जिम्मा लिन सक्छन, तर दिगो संचालनहरु जगेडा अभाव हुन्छ ।

क५. साना व्यवसायहरुको विशेष व्यवस्थाका अवस्थाहरुमा जोखिम समावेश हुन्छन् । बैकहरु वा अन्य साहुहरुले व्यवसायकोलागि सहयोग गर्न बन्द गर्न सक्छन, त्यस्तै मुख्य वितरकहरु, मुख्य ग्राहकहरु, प्रमुख श्रमिकहरु, वा व्यवसाय संचालन गर्ने अधिकार भएको अनुमति पत्र, व्यवसायको सुविधा वा अन्य कानूनी सम्झौताहरु घटना वा खारेज हुन सक्छन् ।

घटनाहरु वा अवस्थाहरुका बारेमा लेखापरीक्षक प्रमाणका बारेमा लेखापरीक्षकद्वारा सावधान हुनु पर्दछ (सन्दर्भः अनुच्छेद ११)

क६. लेखापरीक्षणमान ३१५ ले लेखापरीक्षकको जोखिम लेखाजोखा लेखापरीक्षकले दोहर्याउनु आवस्यकता ठान्दछ, भविस्यको योजनाहरु परीवर्तन गर्दछ र तोकिएअनुसार लेखापरीक्षण गरेको समयमा जब अतिरिक्त लेखापरीक्षण प्रमाण प्राप्त हुन्छ त्यसले लेखापरीक्षणको जोखिमको लेखाजोखामा प्रभाव पार्दछ<sup>८</sup> । यदि घटनाहरु वा अवस्थाहरुले व्यवसायको सामर्थ्यमा लगातार अविच्छिन्नताको रूपमा महत्वपूर्ण शंका उत्पन्न गर्दछ तीनिहरु लेखापरीक्षकको जोखिमको रूपमा पहिचान भएका हुन्छन् र लेखाजोखाहरु गरिन्छ, अतिरिक्त रूपमा कार्यविधिहरु अनुच्छेद १६ मा जानकारी दिईएको छ, लेखापरीक्षणको लेखाजोखा सारयुक्त त्रुटिपर्ण विवरणहरुको जोखिम पूनः दोहर्याउन आवस्यक हुन्छ । त्यस्ता घटनाहरु वा अवस्थाहरुको अस्तित्वको प्रभाव प्रकृति, समय वा लेखापरीक्षकको थप कार्यविधिहरु जोखिम निर्धारण गर्न सहयोगी हुन्छन् । नेपाल लेखापरीक्षणमान ३३०<sup>९</sup>ले थप कार्यविधि सम्बन्धी कार्य र त्यस विषयका तरीकाहरु उपलब्ध गराउछ ।

८ ने.ले.प.मा. ३१५ मा हेनुहोस, अनुच्छेद ३१ ।

९ ने.ले.प.मा. ३३० मा हेनुहोस, “कर निर्धारण जोखिममा लेखापरीक्षकको जवाफदेहीता ”

## व्यवस्थापनको लेखाजोखाको मूल्यांडकन :

व्यवस्थापनको लेखाजोखा वा सहयोगी विश्लेषण र लेखापरीक्षकको मूल्यांडकन  
(सन्दर्भः अनुच्छेद १२)

- क७. व्यवसायको क्षमता सम्बन्धमा व्यवस्थापनको लेखाजोखा लगातार अविद्धिन्न रूपमा लेखापरीक्षकको विचार गर्नु पर्ने व्यवस्थापनको अनुमानित अविद्धिन्नताको विषयको मुख्य भागको प्रयोग गरिन्छ ।
- क८. व्यवस्थापनले विश्लेषणको अभावमा अनुमोदन गर्ने कार्य लेखापरीक्षकको उत्तरदायित्व होइन । केही परिस्थितिहरुमा, तथापी सम्पूर्ण रूपमा विश्लेषणको अभावमा यसको व्यवस्थापनको सहयोगकोलागि लेखाजोखालाई लेखापरीक्षको निचोडमा जोगाउन सक्दैन यदि व्यवस्थापनले अनुमानित अविद्धिन्नता उपयुक्त परिस्थितिहरु अनुशार प्रयोग गरेका छन् भने । उदाहरणको रूपमा, जब त्यहाँ विगतमा नाफामुखि व्यवसाय संचालन भएको छ, वित्तिय स्रोतहरु तयारी अवस्थामा छन् भने, सम्पूर्ण विश्लेषण विना व्यवस्थापनले सोको लेखाजोखा गर्न सक्दछ । घटनामा, लेखापरीक्षकले व्यवस्थापनको लेखाजोखा उपयुक्त विधिबाट मूल्यांडन गर्दछन् भने गरीने सम्पूर्ण मूल्यांडन कार्यविधि बाहेक यदि लेखापरीक्षकको अन्य लेखापरीक्षण कार्यविधिहरु प्र्याप्त अयोग्य छ भने व्यवस्थापनले अनुमानित अविद्धिन्नताको वित्तिय प्रतिवेदन हरु तयार गर्दा परिस्थितीहरु अनुशार उपयुक्तरूपमा लेखापरीक्षकको निष्कर्ष निकाल्नु पर्दछ ।
- क९. अन्य परिस्थितिहरुमा, अनुच्छेद १२ मा तोकिएबमोजिम व्यवसायको सामर्थमा लगातार अविद्धिन्नताको रूपमा व्यवस्थापनको लेखाजोखाको मूल्यांडकन गरिन्छ भने व्यवस्थापनको कार्य यसको लेखाजोखा र समावेश गर्न पच्छाउँदछ, अनुमानहरु जुन लेखाजोखा आधारीत छ र व्यवस्थापनको योजनाहरु भविष्यको कार्यको लागि वा यदि व्यवस्थापनको योजनाहरु परिस्थिति अनुसार सम्भव हुने खालका छन् भने ।

व्यवस्थापनको लेखाजोखाको समय (सन्दर्भः अनुच्छेद १३)

- क१०. प्राय वित्तीय प्रतिवेदनको आधारशिलाहरुमा व्यवस्थापनको प्रष्ट लेखाजोखा आवस्यक ठान्दछ जुन व्यवस्थापनले समयलाई महत्व दिएको सबै प्राप्त सूचनाहरुको जिम्मा लिन आवस्यक ठान्दछन् ।<sup>१०</sup>

साना प्रकारका व्यवसायहरुमा विषेश ध्यन दिनु पर्ने (सन्दर्भः अनुच्छेद १२-१३)

- क११. धेरै अवस्थाहरुमा, साना व्यवसायहरुको व्यवस्थापनले विस्तृत रूपमा व्यवसायको अविच्छिन्नताको रूपमा लेखाजोखा तयार पारेका हुदैनन, तर त्यसको बदलामा कारोबार सम्बन्धमा गहिरो ज्ञान राखिएको हुन्छ, र थप जानकारीको लागि सूचनाहरु प्राप्त गर्न आवस्यक ठानिएको हुन्छ । तथापि, लेखापरिक्षणमानको आवश्यकता अनुसार लेखापरीक्षकले व्यवस्थापनको लेखाजोखाको व्यवसायको लगातार अविच्छिन्नताको सामर्थको रूपमा मूल्याङ्कन गर्नु पर्छ । साना प्रकारका व्यवसायहरुमा, व्यवस्थापनसँग माध्यम वा लामो समयको व्यवसायमा लगानी विषयमा छलफल गर्न उपयुक्त हुन्छ, तर, व्यवस्थापनसँगको प्रतिस्पर्धा (विवाद) को पुष्ट्याई प्रयाप्त उपलब्ध प्रमाणहरुले गर्न सक्दछन् र तीनिहरु लेखापरीक्षकको व्यवसायको बारेमा बुझाई भन्दा असम्बन्धित हुदैनन । त्यसकारण, अनुच्छेद १३ मा लेखापरीक्षकको लागि तोकिए अनुशार व्यवस्थापन सँग लेखाजोखा गर्न थप अनुरोध गर्न सक्दछ, उदाहरणको लागि छलफलबाट सन्तुष्ट हुनु, सहयोगी कागजातहरुको खोजी तथा निरिक्षण गर्नु, उदाहरणको लागि, पछि वितरण गर्ने गरि प्राप्त आदेश, तीनिहरुको संभाव्यताबारे वा अन्यथा तथ्यपर्ण रूपमा मूल्याङ्कन गर्नु ।

- क१२. निकायको अविच्छिन्नताको आधारमा साहु - व्यवस्थापकहरुको (Owner-Manager) साना व्यवसायहरुमा आधारको महत्वपूर्ण भुमीका हुन्छ । जब साना व्यवसायमा व्यवस्थापक साहुले ठूलो रूपमा कर्जा उपलब्ध गराउँदछन्, यो महत्वपूर्ण हुन्छ कि ती पूँजीहरु फिर्ता

---

१० उदाहरणको लागि नेपाल लेखामान १ बर्णन गर्दछ कि समय कम्तीमा पनि, तर तीनिहरुलाई सिमांकन गर्नु हुदैन, प्रतिवेदनको समयको समाप्तीको १२ महिना

गरिदैनन । उदाहरणको लागि, वित्तीय समस्याका कारण साना व्यवसायहरु लगातार रूपमा संचालन गर्न साहु व्यवस्थापकको अधिपत्यतामा बैंकले वा अन्य साहुहरुले व्यवसायलाई कर्जा उपलब्ध गराउदछन वा साहु व्यवस्थापकले व्यवसायलाई कर्जा उपलब्ध गराउन आफ्नो वा उनको व्यक्तिगत सम्पत्तिहरु धितोको रूपमा जमानत दिन्छन । यस्ता परिस्थितिहरुमा लेखापरीक्षकले साहु व्यवस्थापकको आधिपत्यको कर्जा वा जमानतका उपयुक्त कागजात प्रमाणहरु प्राप्त गर्न सक्दछन, जब व्यवसाय साहु व्यवस्थापकको अतिरिक्त सहयोगमा आधारीत छ, लेखापरीक्षकले साहु व्यवस्थापकको सहयोगको क्षमताको मूल्याङ्कन गर्नु पर्ने दायित्व सम्मको मूल्याङ्कन गर्नु पर्छ । अन्य अवस्थामा, लेखापरीक्षकले लिखित रूपमा स्पष्टताको लागि शर्तहरु वा अवस्थाहरुका त्यस्ता आधारहरुमा संलग्न गरिएका विषयहरुमा अनुरोध गर्न सक्दछ वा साहु व्यवस्थापकको आशय वा बुझाई संलग्न गर्न सक्दछन ।

### **व्यवस्थापनको लेखाजोखाको समय भन्दा बाहिरको समय (सन्दर्भ: अनुच्छेद १४)**

कृ॑. अनुच्छेद ११ मा व्यवस्था गरिए अनसार, लेखापरीक्षक सकेसम्म सावधान रहनु पर्दछ, कि त्यहाँ परिचित घटनाहरु हुन्छन, अनुसूचीहरु वा अन्य कुराहरु, वा त्यस्तो अवस्थाहरु सृजना गर्ने छ जसले लेखाजोखाको समय पछि व्यवस्थापकद्वारा प्रयोग गरेको समय उपयुक्ततासँग वित्तीय प्रतिवेदन तयार गर्दा प्रश्न सृजना गर्न सक्दछ । जब अनिश्चितताको मात्रा घटना र अवस्थाको परीणामसँग सँगठित हुन्छन तीनिहरुले अन्य घटना वा अवस्थाहरुको बृद्धि गर्दछन, अन्य भविष्यका घटनाहरु वा अवस्थाहरुको विचार गरी, लेखापरीक्षकले अन्य कार्यगर्न विचार गर्न भन्दा अगाडि अविच्छिन्नताको विषयहरु महत्वपूर्ण हुन्छन । जब त्यस्ता घटनाहरु वा अवस्थाहरु पहिचान हुन्छन, आवश्यक महत्वपूर्ण घटनाहरु वा अवस्थाहरुको व्यवसायको सामर्थ्यको अविच्छिन्नताको रूपमा लेखाजोखाको मूल्याङ्कन गर्न लेखापरीक्षकले व्यवस्थापनलाई अनुरोध गर्न आवश्यक हुन्छ । यस्ता परिस्थितिहरुमा अनुच्छेद १६ लागू हुन्छ ।

क१४. अरुभन्दा व्यवस्थापनको खोजीमा पहिचान भएका घटनाहरु वा अवस्थाहरुमा अविच्छिन्नताको रूपमा तीनिहरुले महत्वपूर्ण संदेह उत्पन्न गर्दछ, व्यवस्थापनले निर्धारण गरेको समय भन्दा बाहिरका जसमा लेखापरीक्षकको अन्य कुनै गरीने लेखापरीक्षण कार्यविधिहरुमा उत्तरदायित्व हुदैन, जुन अनुच्छेद १३ मा छलफल गरीएको छ, वित्तीय प्रतिवेदनहरु सार्वजनिक भएको मिति देखी निम्नतम बाह्य महिना सम्म हुन्छ ।

#### **अतिरिक्त लेखापरीक्षण कार्यविधिहरु जब घटनाहरु वा अवस्थाहरु पहिचान भएका हुन्छन् (सन्दर्भ: अनुच्छेद १४)**

क१५. लेखापरीक्षण कार्यविधि जसलाई अनुच्छेद १७ मा तोकिएका छन् निम्नानुसार सामावेश गर्न सकिन्छ:

- नगद प्रवाहको विश्लेषण वा छलफल, व्यवस्थापन सँगको नाफा वा अन्य सम्बन्धित भविस्यवाणी ।
- व्यवसायको पछिल्लो प्राप्त अन्तिरिम वित्तीय प्रतिवेदन हरुको विश्लेषण वा छलफल ।
- ऋण सम्झौता पत्र वा संस्थाबाट जारी प्रतिज्ञा पत्रहरुको शर्तहरुको अध्ययन तथा उल्लंघन भए नभएको निर्धारण गर्ने ।
- वित्तीय समस्याहरुमा स्रोतको लागि शेयरधनीहरुको बैठकहरुको, सरकारी नियामक निकाय र सम्बन्धित समितिहरुको निर्णयको अध्ययन गर्ने ।
- कानूनी राय सुझाव जानकारीमा लिने भएका मुद्दा वा दाविहरु वा व्यवस्थापनको प्रतिफलमा उपयुक्त लेखाजोखा र तीनिहरुको वित्तीय कार्यान्वयनको अनुमान गर्ने ।
- अस्तित्व, वैद्यता वा लागूगर्न सकिने व्यवस्थाको पक्का निर्णय गर्ने वा सम्बन्धित वित्तीय आधारको व्यवस्था गर्ने वा तेश्रो

पक्षहरु वा वित्तीय क्षमताको निर्धारणमा त्यस्ता पक्षहरुका लागि अतिरिक्त पूँजी उपलब्ध गराउने ।

- ग्राहकहरुको मागहरु पूरागर्न व्यवसायको योजनाहरु मूल्यांडकन गर्ने ।
- अनुगामि घटनाहरुमा लेखापरीक्षकको कार्यविधीहरुको कार्यान्वयनबाट त्यस्ता कुरा पहिचान गर्ने, या साम्य पार्ने अथवा निकायको अविद्धिन्तताको लागि कार्य गर्ने ।
- अस्तित्व, शर्तहरु वा ऋणीको प्रर्याप्त सुविधाहरुको निश्चित गर्ने ।
- नियमाक निकायको कार्यहरुको प्रतिवेदनहरु प्राप्त गर्ने र पून हर्ने ।
- सम्पत्तिको व्यवस्थापन गर्ने कुनै योजनाको लागि प्रयाप्त रूपमा सहयोगको निर्धारण गर्ने ।

भविस्यको कार्यका लागि व्यवस्थापनको योजनाको मूल्यांडकन गर्ने (सन्दर्भः अनुच्छेद १६ (ख))

क१६. आगामी कार्यहरुका लागि व्यवस्थापन योजनाहरुको मूल्यांडकनमा खोजीहरु पनि समावेश गर्न हुन्छन् । त्यसको भविष्यको कार्यका योजनाको रूपमा समावेश गरीएको हुन्छ, उदाहरणको लागि, सम्पत्तिहरु खारेज गर्ने योजना, कर्जा सापेटि माग्नु वा ऋणको पूनः संरचना गर्नु, खर्चहरु ढिलो गर्नु, वा घटाउनु वा पूँजी बढाउनु ।

व्यवस्थापनको लेखाजोखाको समयअवधि (सन्दर्भः अनुच्छेद १६ (ग))

क१७. अनुच्छेद १६ (ग) मा तोकिएको अतिरिक्त कार्यविधिहरु लेखापरीक्षकले तुलना गर्न सक्दछन्:

- हालका प्रारम्भिक अवस्थामा वित्तीय प्रतिवेदनहरुका ऐतिहासिक परीणाम सँग भविष्यका सूचनाहरु, र

- हालको अवस्थामा आजको समयसम्म प्राप्त परिणामसँग भविष्यका वित्तीय प्रतिवेदनहरु ।
- क१८. जब व्यवस्थापनको अनुमानहरु तेश्रो पक्षहरूलाई लगातार समर्थन गर्न समावेस गरिन्छन, यदि कर्जावालहरुको आधिपत्यद्वारा प्रतिज्ञाहरु व्यवस्था गरीएको हुन्छ वा अतिरिक्त प्रमाणका निचोडहरु, वा जमानत दिन, र यस्ता प्रकारका आधारहरु व्यवसायहरुको सामर्थमा लगातार अविछिन्नताको रूपमा महत्वपूर्ण हुन्छन लिखित रूपमा पक्का रूपले ( शर्तहरु र अवस्थाहरु समावेश गरी) त्यस्ता तेश्रो पक्षहरूबाट तीनिहरुको क्षमताको प्रमाण प्राप्त गर्न त्यस्ता सहयोगहरु उपलब्ध गराउने सम्बन्धमा लेखापरीक्षकले विचार गर्न आवस्यक हुन्छ ।
- लेखापरीक्षणको निष्कर्ष र प्रतिवेदन :** (सन्दर्भ:अनुच्छेद १७)
- क१९. शब्द समुदाय, तथ्यगत अनिश्चितता ने.ले.मा. १ मा प्रयोग भएका घटनाहरु वा अवस्थाहरुको सम्बन्धमा छलफलका लागि राखिएका हुन जसले व्यवसायको सामर्थमा लगातार अविछिन्नताको रूपमा महत्वपूर्ण शंका उत्पन्न गर्न सक्छ, तीनिहरु वित्तीय प्रतिवेदन हरुमा सार्वजनिक गरीनु पर्दछ । अन्य केही वित्तीय प्रतिवेदन हरुको प्रतिवेदनका आधारशिलाहरुमा त्यो शब्द समुदाय, “महत्वपूर्ण अनिश्चितता” पनि उस्तै परिस्थितिहरुमा प्रयोग गरिन्छ ।
- अनुमानित अविछिन्नताको प्रयोग उपयुक्तता हुन्छ तर सारभूत अनिश्चितता रहिरहन्छ**
- सारयुक्त अनिश्चितताको प्रयाप्त सार्वजनिक गर्नु** (सन्दर्भ:अनुच्छेद १८)
- क२०. वित्तीय प्रतिवेदन हरुको प्रयाप्त जानकारीहरुको निर्धारण निर्धारण गर्न संलग्न हुन सक्छ यदि प्रष्ट पारिएका सूचनाहरुले अध्यताको ध्यान आकर्षित गर्ने सम्भावना हुन्छ जब व्यवसायले लगातार रूपमा कारोबारको सामान्य अवस्थामा यसको सम्पत्तिहरु वा यसका दायित्वबाट मुक्त हुने विषयमा महशुस गर्न सक्दैन ।

लेखापरीक्षण प्रतिवेदन जब सारभूत अनिश्चितता प्रयाप्त रूपमा सार्वजनिक गरिएका हुन्छन्। (सन्दर्भः अनुच्छेद १९)

क२१. तल दिईएका निर्देशनहरु विषय अनुच्छेदमा प्रकाश पारीएका छन् जब प्रयाप्त रूपमा टिप्पणीहरुको जानकारीले लेखापरीक्षक सन्तुष्टि हुन्छन्:

### सामाग्रीमा महत्व दिनु

हाम्रो रायले, हामिले वित्तिय प्रतिवेदन हरुमा टिप्पणी X मा ध्यान दिन्छौं जसले ईडगित गर्दछ कि कम्पनीले वर्षको समाप्ती ३१, २०X१ मा कखगा को खुद घाटा बनाउँदछ र त्यस मिति सम्म कम्पनीको चालु दायित्वहरु यसको जम्मा सम्पत्ति भन्दा YYY ले बढि हुन्छ । यस्ता अवस्थाहरुमा अन्य विषयहरुसँगै टिप्पणी X मा राखिएका हुन्छन्, जसले सारभूत अनिश्चितताको संकेत गर्दछ त्यो निकायको अविद्धिन्तामा महत्वपूर्ण शंका उत्पन्न गर्दछ ।

क२२. जब अवस्थाहरु धेरै तथ्यात अनिश्चितताको रूपमा संलग्न हुन्छन् तीनिहरु वित्तिय प्रतिवेदन हरुको सम्पूर्ण रूपमा महत्वपूर्ण हुन्छन्, लेखापरीक्षकले विचार गर्नु उपयुक्त हुन्छ कि विषय अनुच्छेदमा महत्व थप गर्नुको बदलामा दुर्लभ घटनाहरुमा अस्विकार गर्नु । यस विषयमा नेपाल लेखापीरक्षणमान ७०५ तरीकाहरु उपलब्ध गराइएका छन् ।

यदि सार्वजनिक गरीएका सारयुक्त अनिश्चितताहरु अप्र्याप्ता नहुँदा लेखापरीक्षकको प्रतिवेदन (सन्दर्भः अनुच्छेद २०)

क२३. जब उपयुक्त धारणा राखिन्छ सम्बन्धित अनुच्छेदहरुमा दिईएका निर्देशनहरु लागू हुन्छन् :

### उपयुक्त धारणाको आधारमा :

कम्पनीको वित्तीय व्यवस्थापनको समय गुज्रीयो र बाँकी भएको रकम मार्च १९, २०X१ मा तिर्नु पर्ने भयो । कम्पनीले पूनः सहमति गर्न वा वित्तीय पूनः प्राप्त गर्न असमर्थ हुन्छ । यस्तो अवस्थाले सारभूत अनिश्चितताको अस्तित्व ईडगित गर्दछ, जसले लगातार अविद्धिन्ताको रूपमा कम्पनीको सामर्थमा महत्वपूर्ण शंका उत्पन्न गर्दछ, त्यसकारण

कम्पनीले यसको कारोबारको सामान्य अवस्थामा यसमा सम्पत्तिहरु वा यसको दायित्वहरु भूत्कानी गर्न महसुश गर्न असमर्थ हुन सक्दछ ।

#### उपयुक्त धारणा :

हामि विश्वास गर्दछौं कि जानकारीका अधुरा सूचनाहरु अनुच्छेदको आधारमा उपयुक्त धारणहरु तोकिएका छन्, वित्तीय प्रतिवेदनहरु सबै विषयहरुको तुलनामा शुद्ध रूपमा प्रस्तुतिकरण गरिएका हुन्छन् (अथवा “सही र उचित विचार प्रदान गर्नु”), कम्पनीको आषाढ ३१, २०५० को वित्तीय अवस्था र यसको वित्तीय अग्रसरताको अवस्था र यसको नगद प्रवाहहरु त्यो वर्षको भन्दा अन्तिममा अनुशार भएको हुन्छ...

क२४. जब विपरीत धारणाहरु राखिन्छन् सम्बन्धित अनुच्छेदमा निम्न अनुशार निर्देशनहरु गरीएका छन् :

#### विपरीत धारणाको आधारमा :

कम्पनीको वित्तीय व्यवस्थाहरु सार्वजनिक गरीएका हुन्छन् र बाँकी रहेको रकम तिर्नु पर्ने आषाढ ३१, २०५०, कम्पनीले वित्त सम्बन्धी पूऱः समझौता गर्न वा पूऱः वित्तीय सहयोग प्राप्त गर्न असमर्थ भयो भने यो विचारणीय हुन्छ, यो कम्पनी टाट पल्टने अवस्थामा छ । यी घटनाहरुले कम्पनीको सामर्थ (Ability) मा महत्वपूर्ण शंका उत्पन्न गर्दछ । लगातार रूपमा अविछिन्नताले तथ्यगत अनिश्चितताको संकेत गर्दछ र त्यसकारण कम्पनीले यसको सम्पत्ति वा यसको दायित्वहरु भूत्कानी गर्न कारोबारको सामान्य अवस्थामा असमर्थ भएको महसुश गर्दछ । ती वित्तीय प्रतिवेदनहरुले (र त्यस्ता प्रकारका टिप्पणीहरु) यस्तो विवरणहरु सार्वजनिक गर्न हुँदैन ।

#### विपरीत राय :

विपरीत राय दिईएको अनुच्छेदको आधारमा सूचनाहरुको त्रुटिका कारणले ती वित्तीय प्रतिवेदनहरु स्पष्टसँग प्रस्तुतीकरण गरीएका हुँदैनन (वा “सही र उचित धारणा दिन”) कम्पनीको वित्तीय आवस्था आषाढ ३१, २०५० र यसको वित्तीय क्षमता वा यसको नगद प्रवाह वर्ष भरीको भन्दा अन्तिमको अनुशार हुन्छ ...

## **अविछिन्नताको अनुमान उपयुक्त रूपमा प्रयोग : (सन्दर्भः अनुच्छेद २०)**

- क२५. यदि वित्तीय प्रतिवेदनहरु निकायको अविछिन्नताको आधारमा तयार गरीएका हुन्छन्, तर लेखापरीक्षकको विचारमा, वित्तीय प्रतिवेदनहरुमा व्यवस्थापनको अविछिन्नताको अनुमानित प्रयोग अनुपयुक्त लागदछ भने, अनुच्छेद २१ मा लेखापरीक्षकलाई तोकिएको विपरीत धारणा राख्ने प्रावधान निर्वाध रूपमा लागू हुन्छ । यदि वा व्यवस्थापनले अनुपयुक्तता सँग अविछिन्नताको अनुमानित प्रयोग वित्तीय प्रतिवेदन हरुका जानकारीहरु समावेश गरेका छैनन भने ।
- क२६. यदि व्यवसायको व्यवस्थापनले वित्तीय प्रतिवेदनहरु तयार गर्न वा सो को लागि चुनावबाट छनौट गर्दछन् भने, अविछिन्नताको प्रयोग परिस्थितिहरुको उपयुक्ततासँग भएको हुदैन, वित्तीय प्रतिवेदन हरु बैकल्पीकको आधारमा तयार गरिन्छ (उदाहरणको लागि खारेजीको आधारमा) । लेखापरीक्षकले ती वित्तीय प्रतिवेदन हरुको लेखापरीक्षण प्रतिवेदन तयार गर्न सक्षम हुनु पर्दछ तर, ती बैकल्पीत आधारहरु स्विकार्य वित्तीय प्रतिवेदनका आधारशिला हुन भन्ने कुराको लेखापरीक्षकले त्यस परिस्थितिहरुमा निर्धारण गर्दछन् । लेखापरीक्षकले वित्तीय प्रतिवेदन हरुमा संशोधन नगरीएको धारणा व्यक्त गर्न सक्नु पर्दछ, त्यहाँ प्रसस्त तीनिहरुका सूचनाहरु छन् तर सामाग्री अनुच्छेदमा तोकिए बमोजिम वा महत्व दिए बमोजिम त्यस बैकल्पीक आधारमा वा यसको प्रयोगको कारणमा लेखापरीक्षकको प्रतिवेदनमा ध्यान खिच्न उपयुक्त ढंगले विचार पुऱ्याउनु पर्दछ ।

## **व्यवस्थापनले लेखाजोखाको अभिवृद्धि गर्न चाहना नगर्नु : (सन्दर्भः अनुच्छेद २०)**

- क२७. निश्चित परिस्थितिहरुमा, लेखापरीक्षकले यसको लेखाजोखा गर्न वा अवधि बढाउन व्यवस्थापनलाई अनुरोध गर्न आवस्यक हुन्छ । यदि व्यवस्थापनले सो गर्न चाहेन भने, लेखापरीक्षकको प्रतिवेदनमा उपयुक्त धारणा वा दावि नभएको धारणा उपयुक्त हुन सक्छ किनभने लेखापरीक्षकलाई उपयुक्त लेखापरीक्षण प्रमाण प्रयाप्त प्राप्त गर्न सम्भव हुदैन र अविछिन्नताको अनुमानित विषयको प्रयोग वित्तीय प्रतिवेदनहरु तयार पर्दा, व्यवस्थापनको योजनामा त्यस्ता प्रकारका लेखापरीक्षण

प्रमाणहरूलाई ठाँउ दिईएको हुन्छ र ती अन्य समायोजित तथ्यहरु सम्म रहेका हुन्छन् ।